

मिति २०७८ साल माघ २० गतेको कार्यपालिका बैठकको निर्णय

प्रस्तावित विषयहरू:-

१. समिक्षा सम्बन्धमा
२. राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सँग बजेट साझेदारी सम्बन्धमा ।
३. माध्यमिक बिद्यालयहरूका लेखा कर्मचारीको तलब थप सम्बन्धमा ।
४. कार्यालय सहयोगिको विज्ञापन सम्बन्धमा ।
५. जि.स.स.बाट प्राप्त बजेटमा साझेदारी सम्बन्धमा ।
६. लिखु ग्रामिण आँखा क्लिनिक व्यवस्थापन समितिको निर्णय सम्बन्धमा ।
७. विविध सम्बन्धमा ।

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भई रहेको अवस्थामा अझ यसलाई थप प्रभावकारी बनाउन सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको च.नं. १२०४ मिति २०७८/०९/२७ गतेको पत्रानुसार आर्थिक बर्ष ०७९/८० को लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सेवा ईकाईमा कार्यरत एम.आई. एस. अपरेटर तथा फिल्ड सहायकको पारिश्रमिक रकमको आधा रकम अर्थात ६ (छ) महिना बराबर हुन आउने बजेट साझेदारीको लागि अनुरोध भए अनुसार आगामि आर्थिक बर्ष ०७९/८० को बजेट तथा कार्यक्रममा राजश्व बाँडफाड शिर्षकबाट व्ययभार हुने गरी बजेट व्यवस्थापन गर्न प्रतिवद्ध रहने सर्वसम्मतबाट निर्णय गरियो ।
३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा यस गाउँपालिका अन्तरगतका माध्यमिक बिद्यालयहरूमा कार्यरत लेखा कर्मचारीहरूको तलब बृद्धि गरीदिनु हुन भनि आएको निवेदनलाई मध्यनजर गर्दा आर्थिक बर्ष ०७८/७९ फाल्गुण महिना देखि असार महिनासम्मको लागि प्रति महिना ३,०००।००

का दरले तलबमान बृद्धि गर्ने र अपुग रकम वापत हुन आउने रकम रु. १,२०,०००।०० देहाय अनुसार रकमान्तर गरि व्यवस्थापन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क्र.स.	कार्यक्रमको नाम	विनियोजित रकम	थप रकम	घट रकम	संशोधित बजेट
१	पारिश्रमिक कर्मचारी	१,०९,००,०००।००	०।००	१,२०,०००।००	१,०९,८०,०००।००
२	बा.बि.के. तथा बिद्यालय कर्मचारी थप तलब भत्ता अनुदान	४९,१४,०००।००	१,२०,०००।००	०।००	५०,३४,०००।००
		१,५८,१४,०००।००	१,२०,०००।००	१,२०,०००।००	१,५८,१४,०००।००

४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा यस गाउँपालिका वडा नं. ९ को कार्यालय र आयुर्वेद औषधालय, वडा नं. ९ मा कार्यालय सहयोगि पद रिक्त भएको हुँदा करार सेवामा पदपूर्ति गर्न सूचना आवाहन गरी पदपूर्ति प्रकृया अगाडि बढाउने सर्वसम्मतबाट निर्णय गरियो ।
५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा जिल्ला समन्वय समितिको जिल्ला सभाबाट विनियोजित रकम रु. २५,००,०००।०० को कार्यान्वयन सम्बन्धमा आर्थिक बर्ष ०७८/७९ को हिँउदे गाउँसभाबाट सोहि बजेटको दायरामा रहेर योजना तर्जुमा भएकोमा जिल्ला समितिको मौज्जात कोष सञ्चालन निर्देशिका, २०७५ अनुसार लागत साझेदारी गर्नु पर्ने भएको हुँदा आर्थिक बर्ष ०७८/७९ को स्वीकृत कार्यक्रम समपूरक कोष (कुटीडाँडा गाम्नाड्टार सडक, गाम्नांटा भञ्ज्याङ्ग सडक, प्रशासकीय भवन निर्माण र अन्य) शिर्षकबाट व्ययभार हुने गरी लागत साझेदारी गर्ने सर्वसम्मतबाट निर्णय गरियो । लागत साझेदारी सम्बन्धी विवरण यसै साथ संलग्न छ ।
६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा लिखु ग्रामिण आँखा क्लिनिक व्यवस्थापन समितिको मिति २०७८/१०/१९ गतेको निर्णयलाई अनुमोदन गर्ने र लेखा व्यवस्थापनको जिम्मेवारी समितिको सचिवलाई प्रदान गर्ने तथा लेखा तथा अनुगमन सहितको पूर्ण विवरण भएको प्रतिवेदन समितिको मासिक बैठकमा पेश गर्ने सर्वसम्मतबाट निर्णय गरियो । समितिको निर्णय यसै साथ संलग्न छ ।
७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा कार्यपालिकाको बैठक आवश्यकता अनुसार बस्ने सर्वस्तबाट निर्णय गरियो ।